		)८१/0८/१ )८१/0८/( किङ्ग समयर	२ गते							<b>G</b>						n (Nepo poration										ļ			Ī	
संस्थापक समूह	_ स	र्वसाधारण र	मूह													, काठम		l						7	कोड	ं नं.				
विवरण	ाल कायम शेयर कि		कप्रद वापत शेयर कित्त			<b>इमेल:</b> li										०१२६११ vw.licn		.com.	.np	Ą	यर	धनी	पि	रचय	नं. [					
भौतिक अभौतिक						ਫ਼	:au	굲	शे	J.	<b>J</b> d	रीद	ദ	) <b>)</b> (		T फ	T)	Тан				दर	खाः	स्त फ	ाराध	मा बि	विद्व	तको ।	आफुबै	खाता
जम्मा कित्ता						<u>e</u>		Y				Y	Ý									रहे	को	बैंक/	विर	तीय र	संस्था	को न		खा र
	<u></u>							STET N				पत्र निष्ट										લા	וקוו	ण. जा	।ज <b>ा</b>	। स्पा	ાા હ્યુ	्रिताउ	पणयः	
श्री सञ्चालक स नाइफ इन्स्योरेन स्टार मल, चौथो	स कर्पोरेश							NSMBI	) OIY	pal १	साबर SBI	ыş о Merc	han	t Bai	nking	ਜਿਟੇਫ g Ltd.		हितग्र खाता	•			ID								
महाशय,																														
यस कम्पनीको :																														
वेवरणहरु" को																														
भौतिक <del>व कि</del> को का रे																														
बरीद गर्ने हक मे																														
पेश गरेको छु/छ																			. (1)	(1001 0	ı Çı		7661	IG(I	IME	iki ia	iuęs	/	ર∖ા બા	गणञ्जूष
		विवया										रहेको	323		1	भौतिक			5112	- स्वाना	ள ச	टेको ट	жu	<b>L)</b>			ж	थोगञ	कित्ता	
साविक कायम रहे	हेको श्रेगर रि									(94114	/I-4 <i>/</i> /	रहपग	<b>ल्यम्मा</b> )	<u> </u>	0	Till(la)	147(	11 (13)		. GI(III	- T	<b>еч</b> и е	<u> </u>					शवर	147(11	
लिन चाहेको हकप्र																														
प्रति शेयर रु.१००						7	<del>-</del>								आर															
दरखास्त बुकाएक		1115411 (41					0 <b>7</b> 9/	· /														क नं.								
रकम बुक्ताएको <b>र</b>		ग्राचीको नाम					,00 17															ज्या जाना	•							
चेक खिचिएको बै		4011471 0111														<u> </u>						क नं.								
निवेदक स्वयंको र		ੈਂ <b>ਰ</b> ਰਿਜੀ	य संस्थाकं	 जे सार	म / भारव	-																· · · · · · · · · · · · · · · · · · ·								
निवेदक स्वयंको र																			$\top$											
ानवदकका परा नाम	नेपालीमा In English	Mr./N	मिती ∕ सुर्श्र Irs./Mis	ss/N	Minor																									
ठेगाना	घर न	:			गा.ग	ग./न.पा	•								जि	ला								वडा	ा नं					
Address	House	ı		1	D B4 / F																				•					
	110000	No.				/lunicip	ality								Dist	rict								Ward						
सम्पर्क ठेगाना PAN No.		No.			Mob.No	<u>.</u>	ality Phor		o.						Dist	.				Eı	mail			Ward जारी						
सम्पर्क ठेगाना PAN No. बाबुको नाम		No.				<u>.</u>			<b>0.</b>							.				E	mail									
सम्पर्क ठेगाना PAN No. बाबुको नाम Father's Name	e	No.				<u>.</u>			<b>0.</b>							.				E	mail									
सम्पर्क ठेगाना PAN No.  बाबुको नाम Father's Name वाजेको नाम Grandfather's	e Name					<u>.</u>			<b>0.</b>							.				Ei	mai									
सम्पर्क ठेगाना PAN No.  बाबुको नाम Father's Name बाजेको नाम Grandfather's संरक्षकको नाम ( यस दरखास्त फाराममा भएव हिरिएमा प्रचलित कानून बमो वोटः व. शेयरधनी नं. अनिवा	e S Name (नावालकको को विवरणहरु पूर्ण जिम सहन/ बुभार	हकमा) रुपमा साँचो हो, उन मेरो/ हाम्रो र	गञ्जुरी <b>छ</b> ।	<b>क भएमा</b>	Mob.No	о.	Phor	ne N	शेयरको त					को ऐनको ब	ना.प्र	ि. नं	गरेको ह	्रोईन । भू	geì	E	mai									
सम्पर्क ठेगाना  PAN No.  बाबुको नाम  Father's Name बाजेको नाम  Grandfather's  संरक्षको नाम ( यस दरखास्त फाराममा भएव इहिएमा प्रचलित कानून बमो  हिर्णा प्रचलित कानून बमो हिर्णा प्रचलित कानून बमो हिर्णा प्रचलित कानून बमो हिर्णा प्रचलित कानून बमो हिर्णा प्रचलित कानून बमो हिर्णा प्रचलित कानून बमो हिर्णा प्रचलित कानून बमो हिर्णा प्रचलित कानून बमो हिर्णा प्रचलित कानून बमो	ह Name जावालकको को विवरणहरू पूर्ण जिम सहन/ बुकार र रुपले उल्लेख र रुपमा DP ID	हकमा) रुपमा साँचो हो, उन मेरो/ हाम्रो र	उजुरी छ । उदै उल्लेख ग इमा समावेश गी	म मिर्मा मर्जूध विके छैं	म निवेदक स्व न साथै, चेक	Demat	Phor	ne N	शेयरको र शाराम स्वत	मित संलग्न रद्द हुनेछ	गर्नुहुन ।	अनुरोध छ	1		र्खिलाभ हुने	ि. नं	गरेको ह	्रोईन । भू	gèì		नेवेद	ID	त.प्र.	तखत	ि (A	pplic			gnatu तखत	
सम्पर्क ठेगाना  PAN No.  बाबुको नाम  Father's Name बाजेको नाम  Grandfather's संरक्षको नाम ( यस दरखास्त फाराममा भएव इहिएमा प्रचलित कानून बमो  होटः  भे शेयरधनी नं अनिवास	ह Name ज्ञितालकको को विवरणहरु पूर्ण जिम सहन बुक्ताः विरखास्त हकप्रव	हकमा) रुपमा साँचो हो, उन मेरो/ हाम्रो र र Client IC द शेयर बाँडफाँड दा यस निष्काश	उजुरी छ । इमा समावेश गी को लागि तया	गर्नुपर्नेध क भएमा रिने छैन र गरेक	म निवेदक स्व न साथ, चेक हो "हकप्रद शे	Demat भुक्तान नभ	Phor	Te N	ment र शियरको त	मित संलग्न रद्द हुनेछ एणहरु" पट	गर्नुहुन । ही आभन	अनुरोध छ गे स्वविवेक	। ले दरखार	त दिएको	र्खिलाभ हुने	गरी आर्जन	•••••	•••••	••••		नेवेद	indig	त.प्र.	तखत	ि (A	्ला pplic	नकव	ने दर		
सम्पर्क ठेगाना  PAN No.  बाबुको नाम  Father's Name बाजेको नाम  Grandfather's  संरक्षकको नाम (  स दरखास्त फाराममा भएव  हरिएमा प्रचलित कानून बमो  वोटः  शेयरधनी नं. अनिवार्थ शेयरधनीले अनिवार्थ रितपूर्वक नभरिएको  यस हकप्रद निष्काश	ह Name जावालकको को विवरणहरू पूर्ण जिम सहन/ बुभार पर्य रुपले उल्लेख र्म रुपमा DP ID परखास्त हकप्रव	हकमा) रुपमा साँचो हो, अर्नुपर्नेछ । र Client IC द शेयर बाँडफाँड दा यस निष्काश	उजुरी छ । दुवै उल्लेख ग मा समावेश गी को लागि तया	गर्नुपर्नेध क भएमा र गरेक	Mob.No	Demat भुक्तान नभ	Phor	Te N	ment र शियरको त	मित संलग्न रद्द हुनेछ एणहरु" पट	गर्नुहुन । ही आभन	अनुरोध छ	।	त दिएको	र्खिलाभ हुने	गरी आर्जन	•••••	•••••	••••		नेवेद	indig	त.प्र.	तखत	ि (A	्ला pplic	नकव	ने दर		
सम्पर्क ठेगाना  PAN No.  बाबुको नाम  Father's Name बाजेको नाम  Grandfather's  संरक्षको नाम ( स दरखास्त फाराममा भएव हरिएमा प्रचलित कानून बमो  होरिएमा प्रचलित कानून बमो	ह Name जावालकको को विवरणहरू पूर्ण जिम सहन/ बुभगर पर्य रुपले उल्लेख र रुपमा DP ID त दरखास्त हकप्रव	हकमा) रुपमा साँचो हो, उन मेरो/ हाम्रो र र Client IC द शेयर बाँडफाँड दा यस निष्काशव	उजुरी छ । दुवै उल्लेख ग मा समावेश गी को लागि तया बिक्री प्रबन्ध	म्पर्नेध मर्गि छैन रिने छैन रिने छैन	प्रक स्व तथा आफ्ने न साथ, चेक हो "हकप्रद शे	Demat भुक्तान नभ	Phor	Te N	ment र शियरको त	मेत संलग्न रद्द हुनेछ एणहरु" पर	गर्नुहुन । ही आभन	अनुरोध छ	। स्	त दिएको	हो ।	गरी आर्जन	•••••	•••••	••••		नेवेद	ID San in the second se	त दर विकर्ष	तखत	ि (A	्ला pplic	नकव	ने दर		
सम्पर्क ठेगाना  PAN No.  बाबुको नाम  Father's Name बाजेको नाम  Grandfather's  संरक्षकको नाम ( स्र दरखास्त फाराममा भएव हरिएमा प्रचलित कानून बमो  गोटः  शेयरधनी नं. अनिवार्थ शेयरधनीले अनिवार्थ रितपूर्वक नभरिएको अस्र हकप्रद निष्काश	ह Name (नावालकको को विवरणहरू पूर्ण जिम सहन/ बुम्ना रिरखास्त हकप्रवानमा आवेदन दिव	हकमा) रुपमा साँचो हो, उन मेरो/ हाम्रो र र Client IC द शेयर बाँडफाँड दा यस निष्काशव	उज्र हिं । उदै उल्लेख ग हमा समावेश गी को लागि तया बिक्री प्रबन्ध विक्री प्रबन्ध विक्री प्रबन्ध विक्री प्रबन्ध	म्हें महिंद्य क्रिकें हैं वित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं	पिठि. No	Demat भुक्तान नभ	े Phore के किया की सम्बन्ध	State सिथ, यर	श्यरको र	मेत संलग्न	गर्नुहुन । ही आभन्	अनुरोध छ	े दरखार	त दिएको	हो ।	गरी आर्जन	) )				ने वेद	ID S	ा.प्र. दर राका	तं स	ि जिल् किमा	श्रह	्रीकव (	हो दुर 	ন্ডন	
सम्पर्क ठेगाना  PAN No.  बाबुको नाम  Father's Name बाजेको नाम  Grandfather's संरक्षकको नाम ( स दरखास्त फाराममा भएव हरिएमा प्रचलित कानून बमो  होटाः  शेयरधनी नं अनिवार्य शेयरधनीले अनिवार्य रतपूर्वक नभरिएको अस्म हकप्रद निष्काश	ह Name (नावालकको को विवरणहरू पूर्ण जिम सहन/ बुक्ता र रुपमा DP ID व रुखास्त हकप्रव जिमा आवेदन दिव	हकमा) रुपमा साँचो हो, उन मेरो/ हाम्रो र र Client IC द शेयर बाँडफाँड दा यस निष्काशव	उजुरी छ । दुवै उल्लेख ग मा समावेश गी को लागि तया बिक्री प्रबन्ध	म्हें महिंद्य क्रिकें हैं वित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं	पिठि. No	Demat भुक्तान नभ	े Phore के किया की सम्बन्ध	he N Ria प्र	श्यरको ह	मेत संलग्न	गर्नुहुन ी डी आभन्	अनुरोध छ ते स्वविवेक	े ले दरखार जि सिंह	त दिएको	हो ।  O R	 अशे आर्जन					ने वेद	ID S	ा.प्र. दर राका	तं स	ि जिल् किमा	श्रह	्रीकव (	हो दुर 	ন্ডন	
सम्पर्क ठेगाना  PAN No.  बाबुको नाम  Father's Name बाजेको नाम  Grandfather's  संरक्षकको नाम ( स्वरखास्त फाराममा भएव हरिएमा प्रचलित कानून बमो  जोटः  शेयरधनी नं अनिवार्य रितपूर्वक नभरिएको  उस हकप्रद निष्काश	e Name (नावालकको को विवरणहरू पूर्ण जिम सहन/ बुम्ना र्थ रुपल उल्लेख र रुपमा DP ID र रखास्त हकप्रव नमा आवेदन दिं	हकमा) रुपमा साँचो हो, उन मेरो/ हाम्रो र र Client IC द शेयर बाँडफाँड दा यस निष्काशव	उज्र हिं । उदै उल्लेख ग हमा समावेश गी को लागि तया बिक्री प्रबन्ध विक्री प्रबन्ध विक्री प्रबन्ध विक्री प्रबन्ध	म्हें महिंद्य क्रिकें हैं वित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं चित्रे हैं	पिठि. No	Demat भुक्तान नभ	े Phore के किया की सम्बन्ध	he N Ria प्र	श्यरको ह	मेत संलग्न	गर्नुहुन ी डी आभन्	अनुरोध छ ते स्वविवेक	े ले दरखार जि सिंह	त दिएको	हो ।  O R	गरी आर्जन					ने वेद	ID S	ा.प्र. दर राका	तं स	ि जिल् किमा	श्रह	्रीकव (	हो दुर 	ন্ডন	
सम्पर्क ठेगाना  PAN No.  बाबुको नाम  Father's Name बाजेको नाम  Grandfather's  संरक्षकको नाम ( यस दरखास्त फाराममा भएव इहिएमा प्रचलित कानून बमो  होटः  शेयरधनी नं. अनिवार्य शेयरधनीले अनिवार्य	e Name (नावालकको को विवरणहरू पूर्ण जिम सहन/ बुम्ना र्थ रुपल उल्लेख र रुपमा DP ID र रखास्त हकप्रव नमा आवेदन दिं	हकमा) रुपमा साँचो हो, उन मेरो/ हाम्रो र र Client IC द शेयर बाँडफाँड दा यस निष्काशव	उज्र हिं । उदै उल्लेख ग हमा समावेश गी को लागि तया बिक्री प्रबन्ध विक्री प्रबन्ध विक्री प्रबन्ध विक्री प्रबन्ध	म् । । । । । । । । । । । । । । । । । । ।	पिठि. No	Demat भुक्तान नभा यर निष्काश	े प्राप्त को सम्बन्धं प्राप्त के सम्बन्धं के सम्य के सम्बन्धं के सम्य के सम्बन्धं के सम्बन्धं के सम्बन्धं के सम्बन्धं के सम्बन्धं के	State कि स्त फ	श्यरको ह	मेत संलग्न	गर्नुहुन ी डी आभन्	अनुरोध छ ते स्वविवेक	े ले दरखार जि सिंह	त दिएको	हो ।  O R	 अशे आर्जन	Γ ]	I O			ने वेद	ID S	ा.प्र. दिश्	जारी तखत को हव में	ि जिल् (A	ला हिंही विकास	् पगर	हो दृष्	ন্ -	

## लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड

यस हकप्रद निष्काशन प्रयोजनको लागि मिति २०८१/०७/०५ मा शेयरधनी दर्ता किताब बन्द गरिएकोले सो भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुमात्र यस निष्काशनमा आवेदन दिन योग्य रहेको ।

## "हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु"

नेपाल धितोपत्र बोर्डबाट "हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु" स्वीकृत भएको मितिः २०८१/०६/१४ गते, कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरणपत्र दर्ता भएको मितिः २०८१/०६/२२ गते तथा नेपाल बीमा प्राधिकरणको कार्यालयमा विवरणपत्र दर्ता भएको मितिः २०८१/०७/०५ गते । (१) संगठित संस्थाको बामः लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड [Life Insurance Corporation (Nepal) Ltd.]

(२) संगठित संस्थाको रिजास्टर्ड कार्यालयः यस कम्पनीको रिजास्टर्ड (प्रधान) कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. ३० पुतलीसडकमा रहेको छ । (३) कारोबार स्थानः

(२) मधेश प्रदेश, जनकपर

(१) कोशी प्रदेश, इटहरी

यस कम्पनीको कारोवार गर्ने मुख्य स्थान काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. ३०, स्टार मल, पुतलीसडकमा रहेको छ । नेपाल बीमा प्राधिकरणको स्विकृती लिई नेपाल राज्य भित्र वा विदेशमा आवश्यकतानुसार शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोवार गर्न सिकनेछ । यस कम्पनीले हाल प्रधान कार्यालय सहित मिति २०८९/०३/३९ गते सम्म ६ वटा प्रादेशिक कार्यालय तथा ७६ वटा शाखा कार्यालयहरु मार्फत देशभर कारोवार सञ्चालन गरी रहेको छ । प्रादेशिक तथा शाखा कार्यालयको विवरण निम्नअनुसार उल्लेख गरिएको छ । प्रादेशिक कार्यालयको विवरण:

(३) बागमती प्रदेश, काठमाडौं

क.सं व २ व २ व ४ र ४ र ६ व ९ व १० व १० व १२ व १४ र	गर्यालयको वि शाखाको नाम पोखरा दमीली वागलुङ्ग स्याङ्गजा गोरखा वेशीशहर पोखरा कुष्मा वेनी कावासोती नेपालगञ्ज बुटवल घोराही गुल्मी	स्थानिय तहको पूरा ठेगाना गण्डकी प्रदेश पृथ्वीचोक, म.न.पा. १६ पोखरा व्यास न.पा. ०२, नीम चोक, तनहुँ धौलागिरी चोक, २ बागलुङ्ग वालिङ्ग ३, भी.आई.पी टोल, स्थाङ्गजा हरमटारी ३, गोरखा त्रिवेणीटोल, न.प ०७, बेशीशहर लेखनाथ २६, पोखरा कुष्मा न.पा. ०५, प्रगती टोल बेनी न.पा. ०८, क्याम्पस चोक धानाचोक, न.पा. ०२, कावासोती लुम्बिनी प्रदेश नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	जिल्ला  कास्की  तनहुँ  बागलुङ्ग  स्याङ्गजा  गोरखा  लमजुङ्ग  कास्की  पर्वत  म्याग्दी  नवलपुर	86 88 88 88 88 88 88 88 88	शाखाको नाम  मध्यपुर लिलतपुर हेटौंडा काठमाडौं बनेपा काठमाडौं काठमाडौं काठमाडौं विदुर कमलामाई निलकण्ठ	स्थानिय तहको पूरा ठेगाना  मध्यपुर ठिमी ३, गञ्जाघर  यपा भवन, पुरुचोक म.पा. ९३ राधाकृष्ण भवन, कान्तिराजपथ, उ.म.पा ०४ चुच्चेपाटी, चावहिल का.म.न.पा. ०७ बनेपा न.पा. ०२, काभे अल इन वन मार्ट बानेश्वर का.म.न.पा. ९० का.म.न.पा. ९३ कलंकी विदुर न.पा. ४ नुवाकोट कमलामाई ६, सिन्धुली धादिङ्गबेशी निजकण्ठ नगरपालिका ०३, शन्तिबजार	जिल्ला भक्तपुर लिलतपुर मकवानपुर काठमाडी काभ्रेपलाञ्चोव काठमाडी काठमाडी द्वाकोट सिन्धुली
२     ३       ३     ३       ४     ३       ६     ३       ६     ३       ९     ३       १०	दमीली बागलुङ्ग स्याङ्गजा गोरखा बेशीशहर पोखरा कुष्मा बेनी काबासोती नेपालगञ्ज बुटबल घोराही	पृथ्वीचोक, म.न.पा. १६ पोखरा व्यास न.पा. ०२, नीम चोक, तनहुँ धीलागिरी चोक, २ बागलुङ्ग बालिङ्ग ३, भी.आई.पी टोल, स्याङ्गजा हरमटारी ३, गोरखा त्रिबेणीटोल, न.प ०७, बेशीशहर लेखनाथ २६, पोखरा कुष्मा न.पा. ०४, प्रगती टोल बेनी न.पा. ०८, क्याम्पस चोक धानाचोक, न.पा. ०२, कावासोती लुम्बिनी प्रदेश नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	तनहुँ बागलुङ्ग स्याङ्गजा गोरखा लमजुङ्ग कास्की पर्वत म्याग्दी नवलपुर	86 84 88 88 88 88 80 80	लिलितपुर हेटौंडा काठमाडौं बनेपा काठमाडौं काठमाडौं विदुर कमलामाई निलकण्ठ	यपा भवन, पुल्चोक म.पा. १३ राधाकृष्ण भवन, कान्तिराजपथ, उ.म.पा ०४ चुच्चेपाटी, चावहिल का.म.न.पा. ०७ बनेपा न.पा. ०२, काभे अल इन वन मार्ट बानेश्वर का.म.न.पा. १० का.म.न.पा. १३ कलंकी विदुर न.पा. ४ नुवाकोट कमलामाई ६, सिन्धुली धादिङ्गवेशी निलकण्ठ नगरपालिका ०३, शन्तिबजार	लितपुर मकवानपुर काठमाडौँ काभ्रेपलाञ्चो काठमाडौँ काठमाडौँ नुवाकोट सिन्धुली धादिङ्ग
२     ३       ३     ३       ४     ३       ६     ३       ६     ३       ९     ३       १०	दमीली बागलुङ्ग स्याङ्गजा गोरखा बेशीशहर पोखरा कुष्मा बेनी काबासोती नेपालगञ्ज बुटबल घोराही	व्यास न.पा. ०२, नीम चोक, तनहुँ धौलागिरी चोक, २ बागलुङ्ग वालिङ्ग ३, भी.आई.पी टोल, स्याङ्गजा हरमटारी ३, गोरखा त्रिबेणीटोल, न.प ०७, बेशीशहर लेखनाथ २६, पोखरा कुष्मा न.पा. ०५, प्रगती टोल बेनी न.पा. ०८, क्याम्पस चोक धानाचोक, न.पा. ०२, कावासोती लुम्बिनी प्रदेश नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	तनहुँ बागलुङ्ग स्याङ्गजा गोरखा लमजुङ्ग कास्की पर्वत म्याग्दी नवलपुर	89 83 88 88 89 86 86 86	हेटोंडा काठमाडौं बनेपा काठमाडौं काठमाडौं विदुर कमलामाई निलकण्ठ	राधाकृष्ण भवन, कान्तिराजपथ, उ.म.पा ०४ चुच्चेपाटी, चावहिल का.म.न.पा. ०७ बनेपा न.पा. ०२, काभ्रे अल इन वन मार्ट बानेश्वर का.म.न.पा. १० का.म.न.पा. १३ कलंकी विदुर न.पा. ४ नुवाकोट कमलामाई ६, सिन्धुली धादिङ्गवेशी निजकण्ठ नगरपालिका ०३, शन्तिबजार	मकवानपुर काठमाडौँ काभ्रेपलाञ्चो काठमाडौँ काठमाडौँ नुवाकोट सिन्धुली धादिङ्ग
3 6 8 7 9 6 6 6 9 6 9 6 9 6 9 7 9 7 9 7	बागलुङ्ग स्याङ्गजा गोरखा बेशीशहर पोखरा कुष्मा बेनी कावासोती नेपालगञ्ज बुटवल घोराही	धौलागिरी चोक, २ बागलुङ्ग बालिङ्ग ३, भी.आई.पी टोल, स्याङ्गजा हरमटारी ३, गोरखा त्रिबेणीटोल, न.प ०७, बेशीशहर लेखनाथ २६, पोखरा कुष्मा न.पा. ०४, प्रगती टोल बेनी न.पा. ०८, क्याम्पस चोक धानाचोक, न.पा. ०२, कावासोती लुम्बिनी प्रदेश नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	बागलुङ्ग स्याङ्गजा गोरखा लमजुङ्ग कास्की पर्वत म्याग्दी नवलपुर	85 88 88 88 88 88 88	काठमाडौं बनेपा काठमाडौं काठमाडौं विदुर कमलामाई निलकण्ठ	चुच्चेपाटी, चाबहिल का.म.न.पा. ०७ बनेपा न.पा. ०२, काभ्रे अल इन वन मार्ट बानेश्वर का.म.न.पा. १० का.म.न.पा. १३ कलंकी विदुर न.पा. ४ नुवाकोट कमलामाई ६, सिन्धुली धादिक्कवेशी निलकण्ठ नगरपालिका ०३, शन्तिबजार	मकवानपुर काठमाडौँ काभ्रेपलाञ्चो काठमाडौँ काठमाडौँ नुवाकोट सिन्धुली धादिङ्ग
\text{Y = \frac{1}{2} \\ \text{Q} = \frac{1}	स्याङ्गजा गोरखा बेशीशहर पोखरा कुष्मा बेनी कावासोती नेपालगञ्ज बुटवल घोराही	वालिङ्ग ३, भी.आई.पी टोल, स्याङ्गजा हरमटारी ३, गोरखा त्रिवेणीटोल, न.प ०७, बेशीशहर लेखनाथ २६, पोखरा कुष्मा न.पा. ०५, प्रगती टोल बेनी न.पा. ०८, क्याम्पस चोक थानाचोक, न.पा. ०२, कावासोती लुम्बिनी प्रदेश नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	स्याङ्गजा गोरखा लमजुङ्ग कास्की पर्वत म्याग्दी नवलपुर	86 88 88 88 88 88	बनेपा काठमाडौं काठमाडौं विदुर कमलामाई निलकण्ठ	बनेपा न.पा. ०२, काभे अल इन वन मार्ट बानेश्वर का.म.न.पा. १० का.म.न.पा. १३ कलंकी विदुर न.पा. ४ नुवाकोट कमलामाई ६, सिन्धुली धादिक्कवेशी निजकण्ठ नगरपालिका ०३, शन्तिबजार	काभ्रेपलाञ्चो काठमाडौँ काठमाडौँ नुवाकोट सिन्धुली धादिङ्ग
प्र व ६ है ७ ट ९ है १० ट ११ है १२ ह	गोरखा बेशीशहर पोखरा कुष्मा बेनी कावासोती नेपालगञ्ज बुटवल घोराही	हरमटारी ३, गोरखा त्रिबेणीटोल, न.प ०७, बेशीशहर लेखनाथ २६, पोखरा कुष्मा न.पा. ०४, प्रगती टोल बेनी न.पा. ०८, क्याम्पस चोक थानाचोक, न.पा. ०२, कावासोती लुम्बिनी प्रदेश नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	गोरखा लमजुङ्ग कास्की पर्वत म्याग्दी नवलपुर	86 86 88 88 88	काठमाडीं काठमाडीं विदुर कमलामाई निलंकण्ठ	अल इन वन मार्ट बानेश्वर का.म.न.पा. १० का.म.न.पा. १३ कलंकी विदुर न.पा. ४ नुवाकोट कमलामाई ६, सिन्धुली धादिक्कवेशी निजकण्ठ नगरपालिका ०३, शन्तिबजार	काठमाडी काठमाडी नुवाकोट सिन्धुली धादिङ्ग
٩	वेशीशहर पोखरा कुष्मा वेनी कावासोती नेपालगञ्ज बुटवल घोराही	त्रिबेणीटोल, न.प ०७, बेशीशहर लेखनाथ २६, पोखरा कुष्मा न.पा. ०४, प्रगती टोल बेनी न.पा. ०८, क्याम्पस चोक धानाचोक, न.पा. ०२, कावासोती <b>लुम्बिनी प्रदेश</b> नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	लमजुङ्ग कास्की पर्वत म्याग्दी नवलपुर	8¥ 86 85 85 87	काठमाडौं विदुर कमलामाई निलकण्ठ	का.म.न.पा. १३ कलंकी विदुर न.पा. ४ नुवाकोट कमलामाई ६, सिन्धुली धादिक्कवेशी निजकण्ठ नगरपाजिका ०३, शन्तिबजार	काठमाडी नुवाकोट सिन्धुली धादिङ्ग
9 c c c c c c c c c c c c c c c c c c c	पोखरा कुष्मा बेनी कावासोती नेपालगञ्ज बुटबल घोराही	लेखनाथ २६, पोखरा कुष्मा न.पा. ०४, प्रगती टोल बेनी न.पा. ०८, क्याम्पस चोक थानाचोक, न.पा. ०२, कावासोती <b>लुम्बिनी प्रदेश</b> नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	कास्की पर्वत म्याग्दी नवलपुर	86 80 82 86	विदुर कमलामाई निलकण्ठ	विदुर न.पा. ४ नुवाकोट कमलामाई ६, सिन्धुली धादिङ्गवेशी निजरूण्ठ नगरपाजिका ०३, शन्तिवजार	नुवाकोट सिन्धुली धादिङ्ग
द ह ९ है १० ह ११ ह १३ ह	कुष्मा बेनी कावासोती नेपालगञ्ज बुटवल घोराही	कुष्मा न.पा. ०५, प्रगती टोल बेनी न.पा. ०८, क्याम्पस चोक धानाचोक, न.पा. ०२, कावासोती <b>लुम्बिनी प्रदेश</b> नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	पर्वत म्याग्दी नवलपुर	86 82 86	कर्मलामाई निलकण्ठ	कमलामाई ६, सिन्धुली धादिक्कवेशी निजकण्ठ नगरपाजिका ०३, शन्तिबजार	सिन्धुली धादिङ्ग
90 a 99 a 99 a 99 a 99 a	बेनी कावासोती नेपालगञ्ज बुटबल घोराही	बेनी न.पा. ०८, क्याम्पस चोक धानाचोक, न.पा. ०२, कावासोती <b>लुम्बिनी प्रदेश</b> नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	म्याग्दी नवलपुर	86 82	निलकण्ठ	धादिङ्गबेशी निजकण्ठ नगरपाजिका ०३, शन्तिबजार	धादिङ्ग
90 a	कावासोती नेपालगञ्ज बुटवल घोराही	थानाचोक, न.पा. ०२, कावासोती <b>लुम्बिनी प्रदेश</b> नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	नवलपुर	४९			
99 = 99 = 98 = 98 = 98 = 98 = 98 = 98 =	नेपालगञ्ज बुटवल घोराही	<b>लुम्बिनी प्रदेश</b> नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक			वाइविसे		
9२ ह 9३ ह 9४ र	बुटवल घोराही	नेपालगञ्ज उ.म.न.पा १, धम्बोजी बुटवल, ६ ट्राफिक चोक	aĭà	40	-	बाइविसे ९, राम्चि सिन्धुपाल्चोक	सिन्धुपाल्चो
9२ ह 9३ ह 9४ र	बुटवल घोराही	बुटवल, ६ ट्राफिक चोक	वाँके	1 4-	पर्सा	खैरहनी न.पा. ०८, मगनी चोक	चितवन
93 E	घोराही		414/	49	थाहा	थाहा ३, पालुङ, सुन्दर वस्ती	मकवानपुर
98 I			रुपन्देही	५२	कीर्तिपुर	किर्तीपुर न. पा. ९, नयाँबजार	काठमाडौं
_	गुल्मी	गौतम बुद्ध टोल, १५ दाङ	दाङ	χş	काठमाडौं	स्टार मज, चौथो तजा, पुतजीसहक, का.म.न.पा. ३०	काठमाडौं
9X (		तम्घास १, क्याम्पस रोड, गुल्मी	गुल्मी		•	मधेश प्रदेश	
	तौलिहवा	कालिका टोल, ३, पुरानो हाट बजार, तौलिहवा	कपिलबस्तु	ХЯ	गौर	गौर ठर्कन चोक नं. १	रीतहट
१६ -	नवलपरासी	रामग्राम नगरपालिका २, अदालत रोड, नवलपरासी	नवलपरासी	ሂሂ	राजविराज	मेनरोड नेताचोक ४, राजविराज	सप्तरी
৭৩ ব	तानसेन	शिलखन टोल, ४, तानसेन, पाल्पा	पाल्पा	प्र६	मलङ्गवा	मलङ्गवा, वडा नं. ९	सर्लाही
	सिद्धार्थनगर	भैरहबा, गल्जामण्डी, ६ सिद्धार्थनगर, रुपन्देही	रुपन्देही	પ્રહ	लालबन्दी	लालबन्दी न. पा. ०७, मेन रोड	सर्लाही
-	बर्दिया	गुलरिया ६, राधाकृष्ण चोक, वर्दिया	वर्दिया	ሂട	बरधहवा	स्कुलचोक ६, सर्लाही	सर्लाही
-	प्युठान	बिजुबार न.पा ४, जुम्री	प्यूठान		निजगढ	सहिद चोक ७, निजगढ	बारा
२१ र	तुल्सीपुर	तुल्सीपुर उ.प.म.पा. ५, ख लेन	दाङ	ξO	कलैया	अदालत रोड, ४ कलैया	बारा
२२ व	कोहलपुर	कोहलपुर ११ न्यूरोड	बाँके	६१	जीतपुर सिमरा पिपरा	मेनरोड, ट्राफिक बिट २, जितपुर	बारा
२३ व	बर्दघाट	बर्दघाट न.पा.०४, शिवनगर कोलोनी	नवलपरासी	६२	जलेश्वर	गोश्वारा २, जलेश्वर	महोत्तरी
२४ र	लमही	लमही गल्ली न.पा. ०५, लमही	दाङ	६३	वर्दिवास	मेनरोड ०१ बर्दिवास	महोत्तरी
२४ र	चन्द्रौटा	शिबराज, ०५ चन्द्रौटा	कपिलबस्तु	ÉR	विरगञ्ज	लिङ्ग रोड १६, विरगञ्ज	पर्सा
२६ र	सन्धिखर्क	सन्धिखर्क, न.पा ०२, अर्घाखाँची	अर्घाखाँची	ĘX	लाहान	लाहान ८, सिराहा	सिरहा
		सुदुर पश्चिम प्रदेश		६६	जनकपुर	भानुचोक, उ.म.पा ०१, जनकपुर	धनुषा
२७ इ	धनगढी	धनगढी ३, कैलाली	कैलाली	६७	धनुषाधाम	धनुषाधाम न.पा. ०३	धनुषा
२८ म	महेन्द्रनगर	महेन्द्रनगर ४, क्याम्पस रोड, गल्ली नं ५	कञ्चनपुर	६८	मिर्चेया	मिर्चैया ६, सिराहा	सिराहा
	डडेलधुरा,	तुफानडाँडा, ५ डडेल्धुरा	डडेलधुरा			कोशी प्रदेश	
	अमरगढी टिकापुर	सिद्धार्थचोक, ०१ टिकापुर	कैलाली	६९	विराटनगर	भानुटोल, म.न.पा. ९ विराटनगर	मोरङ्ग
_	दसरथचन्द	गोठलापानी ४, बैतडी	वैतडी	90	विरामोड विरामोड	भद्रपुर रोड ४, विर्तामोड	भारप
	केलाली केलाली	घोडाघोडी १, सुख्खड	कैलाली	૭૧	धरान	धरान १२, महेन्द्र पथ, धरान	सुनसरी
	महाकाली	महाकाली न.पा ०४, खलङ्गा	दार्चुला	७२	इटहरी	महेन्द्र राजमार्ग, १ इटहरी	सुनसरी
77 1	गरायगणा	कर्णाली प्रदेश	યા પૂરા	७३	इलाम	निकुञ्जपथ चोकबजार, ७ इलाम	इलाम
38 ₹	सुर्खेत	विरेन्द्रनगर नगरपाणिका बडा नं. ६, सदरणाइन	सुर्खेत	७४	दमक	वेलडाँगी रोड, ५ दमक	भगपा
$\rightarrow$	सल्यान	सुर्यनगर १, सल्यान	सल्यान	७५	गाईघाट	त्रियुगा नगरपालिका ११, गाईघाट	उदयपुर
_	चन्दननाथ	चन्दननाथ-६, बसपार्क जुम्ला	जुम्ला	<u>૭</u> ૬	चन्द्रगढी	चन्द्रगढी न.पा. १०,	भगपा
		बाग्मती प्रदेश	3	· ·			
३७ ह	काठमाडीं	नक्शाल, म.पा. ०१	काठमाडीं				
-	भरतपुर	नारायणघाट ३, सहिद चोक	चितवन				

(४) संगठित संस्थाको सक्षिप्त परिचय र उद्देश्य लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआइसी नेपाल) प्रचलित कानून बमोजिम संयुक्त लगानीमा संस्थापित एक पब्लिक कम्पनी हो । भारतीय जीवन बीमा निगम (एलआइसी अफ इन्डिया) को ५५ प्रतिशत तथा विशाल ग्रुप लि. को १५ प्रतिशत संयुक्त लगानीमा स्थापना भएको यस कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको ३० प्रतिशत शेयर लगानी रहेको छ ।

एलथाइसी नेपाल तत्कालिन कम्पनी ऐन २०५३ अनुसार मिति २०५७/९/१२ मा दर्ता नं. ७६५-०५७/०५८ अनुसार दर्ता भई बीमा समितिबाट २०५८/०४/२३ मा जीवन बीमा व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त गरी मिति २०५८/०५/१६ देखि आफ्नो कार्य सञ्चालन गर्दै आइरहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम बीमा ऐन, २०७९, बीमा नियमावली २०४९ तथा अन्य प्रचलित कानूनको अधिनमा रही कम्पनीको मुख्य उद्देश्यहरू

- देहाय बमोजिम व्यवस्था गरिएको छ: 9) बीमा ऐन, २०७९ र बीमा नियमावली, २०४९ को अधिनमा रही जीवन बीमा सम्बन्धी कार्य गरी सबै किसिमको जीवन बीमा सेवा प्रदान गरी देशको आर्थिक विकासमा सहयोग पुऱ्याउन् यस कम्पनीको मुख्य उद्देश्य हुनेछ ।
- े देश भित्रका वीमा गर्न योग्य व्यक्तिहरु सम्म यो सेवा पुऱ्याउने उद्देश्यले व्यापक रुपमा जीवन बीमा बिस्तार गर्ने र तिनीहरुलाई मनासिव खर्चमा मृत्यु बापत आर्थिक क्षतिपुर्ति प्रदान गर्ने । बदलिदो सामाजिक एवं आर्थिक परिवेशमा उत्पन्न हुने समुदायको जीवन बीमाका विभिन्न आवश्यकताहरु पूर्ति गर्ने ।
- आजिवन जीवन बीमा. आवधिक जीवन बीमा. साबधिक जीवन वीमा लगायतका जीवन बीमा सम्वन्धी कार्यहरु गर्ने वा गराउने । शरीरको कुनै पनि विशेष अङ्गको नाश र त्यस उपर हानी वा मानिसको शारीरिक एवम् मानसिक जीवनमा धम्की वा सबै किसिमको जीवन एवं व्यक्तिगत दुर्घटना सँग सम्वन्धित
- शारीरिक चोटपटकको बीमा सम्वन्धि कार्य गर्ने वा गराउने । बीमा सम्भौताबाट प्राप्त भएको प्रिमियम रकम विभिन्न क्षेत्रमा लगानी गर्ने र त्यसलाई उठाउने ।

(७) सञ्चालक तथा कार्यकारी प्रमुखको नाम, ठेगाना, शैक्षिक योग्यता तथा अनुभव

- विभिन्न कम्पनीहरुको संस्थापकको रूपमा भई वा नभई शेयरमा लगानी गर्ने गराउने । विभिन्न बीमा कम्पनीहरूबाट पुनर्बीमा योजना स्वीकार गर्ने र बीमितको सम्पत्ति, हित र सुविधाको सुरक्षाको लागि पुनर्बीमा ग्रहण गर्ने ।
- ९) आवश्यकता अनुसार अनुमति प्राप्त गर्दा कुनै स्वदेशी वा विदेशी बीमा कम्पनीहरुसँग मिलि संयुक्त वा एक्लै रही बीमा व्यवसाय सञ्चालन गर्ने वा गर्न लगाउने । १०) देश भित्र वा वाहिर बीमा र पुनर्बीमा एजेण्ट, दलाल, बीमाङ्गी (actuary) र उपनिवेशकहरुको नियक्ति गर्ने गराउने । 99) बीमा र पुनर्बीमा ब्यवसाय गर्ने कुनै स्वदेशी वा विदेशी बीमा कम्पनीको एजेण्ट र दलालको रूपमा काम गर्ने गराउने।

(५) शेयर पँजीको संरचनाः अधिकत पँजी: यस कम्पनीको अधिकत पँजी रु ५.००.००.००.००/- (अक्षरेपी पाँच अर्ब) रहेको छ, जसलाई प्रति शेयर रु. १००/- का दरले जम्मा ५,००,००,००० (पाँच करोड) कित्ता साधारण शेयरमा विभाजन गरिएको छ। जारी पुँजी: यस कम्पनीको जारी पुँजी रु. ५,००,००,००,००/- (अक्षरेपी पाँच अर्ब) रहेको छ, जसलाई प्रति शेयर रु. १००/- का दरले जम्मा ५,००,००,००० (पाँच करोड) कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।

चुक्ता पुँजीः यस कम्पनीको चुक्ता पूँजी रु. २,६४,३२,००,०००/- (अक्षरेपी दुई अर्ब पैंसिट्ट करोड बत्तीस लाख मात्र) रहेको छ, जसलाई प्रति शेयर रु.१००/- अङ्कित मूल्यका २,६४,३२,००० किता साधारण शेयरमा विभाजन गरिएको छ । यस विवरण मार्फत हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात् कम्पनीको चुक्ता पूँजी रु.५,००,००,००,०००/- (अक्षरेपी पाँच अर्ब) हुनेछ ।

(६)	६) हकप्रद शेयर निष्कासन गर्नुपूर्व र निष्कासन पश्चात् संगठित संस्थाको चुक्ता पूँजीको स्थितिः										
	हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात हुने कम्पनीको चुक्ता पूँजीको स्थिति :										
	समूह	शेयरधनीहरु	शेयर कित्ता	पूँजी संरचना	चुक्ता रकम (रु.)						
	क	संस्थापक शेयरधनीहरु	३,४०,००,०००	୯୦%	₹,५०,००,००,०००						
	ख	सर्वसाधारण शेयरधनीहरु	9,50,00,000	₹0%	,۲۵,۵۵,۵۵,۵۵						
		जम्मा	४,००,००,०००	900%	४,००,००,००,०००						

豜.	कम्पनीको सञ्चालक सञ्चालकको नाम		102123			प्रतिनिधित्व
त्रः. सं.		पद	शैक्षिक योग्यता	प्रस्तावित ब्यवसायमा अनुभव	अन्य अनुभव	प्रातानावत्य समूह
٩	श्री सिद्धार्थ महान्ति, मुम्बई, भारत (प्रतिनिधि- भारतीय जीवन बीमा निगम)	अध्यक्ष	(व्यापार प्रशासन)	२. हाल भारतीय जीवन निगम (एलआइसी) मा		संस्थापक
२	श्री तबलेश पाण्डेय, मुम्बई, भारत (प्रतिनिधि- भारतीय जीवन बीमा निगम)	सञ्चालक	स्नातक (वि.एग्री.टेक)	<ol> <li>भारतीय जीवन बीमा निगम (एलआइसी) मा</li> <li>३५ वर्ष भन्दा बढिको कार्यअनुभव ।</li> <li>इाल भारतीय जीवन बीमा निगम (एलआइसी)</li> <li>मा प्रवन्ध निर्देशकको रुपमा कार्यरत ।</li> </ol>	-	संस्थापक
ą	श्री अशोक कुमार अग्रवाल, नक्साल, काठमाडौं (प्रतिनिधि- विशाल ग्रुप लिमिटेड)	सञ्चालक	स्नातक (बाणिज्यशास्त्र)		<ol> <li>प्रबन्ध निर्देशक- विशाल ग्रुप अफ इन्डस्ट्रीज,</li> <li>सञ्चालक- इमर्जिङ्ग नेपाल लि.,</li> <li>कार्यकारी सदस्य-नेपाल चेम्वर अफ कमर्श,</li> <li>निर्देशक- पुढेन्शियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.,</li> <li>पुर्व अध्यक्ष-नेपाल समुन्द्रपार निकासी पैठारी,</li> <li>एनआईसि एसिया बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था लि., मैनावती स्टील इन्डस्ट्रीज प्रा.लि., कमला रोलिङ्ग मिल्स प्रा.लि., गोरधन्दास कमलावती परोपकारी प्रतिष्ठान र भिजी फाउण्डेशन मा पनि विभिन्न भुमिकामा आबद्ध ।</li> </ol>	संस्थापक
४	श्री प्रविन कुमार मोलरी, मुम्बई, भारत	स्वतन्त्र सञ्चालक	सि.ए	<ol> <li>भारतीय जीवन बीमा निगम (एलआइसी) मा ३४ वर्ष सम्म इन्भेष्टमेण्ट अपरेशन, प्रमुख जोखिम अधिकृत, बरिष्ठ विभागीय प्रवन्धक तथा कार्यकारी निर्देशक जस्तो महत्वपूर्ण पदमा रहि कार्य अनुभव हासिल गरेको ।</li> </ol>	-	स्वतन्त्र
x	श्रीमती कोमल अग्रवाल, मैतिदेवी, काठमाडौं	सञ्चालक	एम.बी.ए. (बजारशास्त्र)	-	<ol> <li>फाइनान्स एण्ड सप्लाई चेन म्यानेजर- युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रा.लि.</li> <li>अन्तर्राष्ट्रिय ब्यापार, कर्पोरेट फाइनान्स, सप्लाई चेन आदिमा ९ बर्षभन्दा बढि कार्य गरेको अनुभव।</li> </ol>	सर्वसाधारण
LA.	श्री प्रणय कुमार तेघरा, भारत	सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत	स्नातक (सम्मान- अर्थशास्त्र), गणित एमविए (पिजिईपी) फेलो (आइ.आइ.आइ)	<ol> <li>भारतीय जीवन बीमा निगम (एलआइसी) मा ३० वर्ष भन्दा बढिको कार्य अनुभव ।</li> <li>सेवाकालमा जम्मु, श्रीनगर ढिभिजनमा प्रबन्धक, उत्तर मध्य क्षेत्र कानपुरमा सचिव र मेरठ ढिभिजनमा प्रबन्धक (सेल्स) जस्ता महत्वपुर्ण पदहरुमा रहि कार्यअनुभव हासिल गर्नुभई हाल लाइफ इन्स्योरेन्स कर्पीरेशन (नेपाल) लिमिटेडमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत । सो भन्दा अधि भारतीय जीवन बीमा निगमको नागपुर शाखामा वरिष्ठ डिभिजनल म्यानेजर पदमा प्रमुखको हैसियतमा कार्यरत रहनुभएको ।</li> </ol>		संस्थापक

प्रमुख कार्यकार	प्रमुख कार्यकारी अधिकृतको नाम, ठेगाना शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरणः								
नाम, ठेगाना	ठेगाना	योग्यता	अनुभव						
श्री प्रणय	तेघरा,	स्नातक (सम्मान-अर्थशास्त्र), गणित	<ol> <li>भारतीय जीवन बीमा निगम (एलआइसी) मा ३० वर्ष भन्दा बढिको कार्य अनुभव ।</li> <li>सेवाकालमा जम्मु, श्रीनगर डिभिजनमा प्रवन्धक, उत्तर मध्य क्षेत्र कानपुरमा सचिव र मेरठ डिभिजनमा प्रबन्धक (सेल्स) जस्ता महत्वपुर्ण पदहरुमा रहि कार्यअनुभव हासिल गर्नुभई हाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)</li> </ol>						
कुमार	भारत	एमविए (पिजिईपी)	लिमिटेडमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत । सो भन्दा अघि भारतीय जीवन वीमा निगमको नागपुर भारतमा वरिष्ठ टिभिजनल स्थानेजर प्रदमा प्रमुखको हैस्थियनमा कार्यरत रहनभगको ।						

जम्मा				६ जना	
सञ्चालक स	मितिबाट	नियुक्त गरेको स्वतन्त्र स	-चालक	१ जना	
67			निधित्व गर्ने गरी निर्वाचित सञ्चालकहरु	१ जना	
167			धित्व गर्ने गरी निर्वाचित सञ्चालकहरु	४ जना	(ग
कम्पनीको निय	मावलीमा	भएको व्यवस्था अनुसार	६ (छ) जना सञ्चालकहरु रहेको सञ्चालक समिति देहाय बमोजिम गठन हुनेछ;		(ख
(ट) संचालक	समितिको	वनौटः			
		फेलो (आइ.आइ.आइ)	निगमको नागपुर शाखामा वरिष्ठ डिभिजनल म्यानेजर पदमा प्रमुखको हैसियतमा का	र्यरत रहनुभएको ।	(व
कुमार	भारत	गाणत एमविए (पिजिईपी)	(सल्स) जस्ता महत्वपुण पदहरुमा राह कायअनुभव हासिल गनुभइ हाल लाइफ इ लिमिटेडमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत । सो भन्दा		(

सञ्चालक समितिमा नियुक्त हुनको लागि यस कम्पनीको कम्तीमा १०० थान शेयर लिएको हुनुपर्नेछ तर संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालकको हकमा यो

(६) निष्काशन गरिने हकप्रद शेयरको संख्या र त्यसको अनुपातः यस विवरण मार्फत हाल कायम चुक्ता पुँजी रु.२,६४,३२,००,०००/- को ८८.४४१६८४ (१ :०.८८४४१६८) (अर्थात् विद्यमान १ किता साधारण शेयर बराबर नयाँ ०.५५४५१६५ कित्ता साधारण शेयर) को अनुपातमा साविकका शेयरधनीहरुको लागि रु.२,३४,६५,००,०००/- बराबरको प्रति शेयर रु.१००/- अङ्कित दरका

२,३४,६८,००० किता हकप्रद साधारण शेयर निष्काशन गरिनेछ । (१०) लिनपर्ने न्युनतम शेयर संख्या र दरखास्त साथ पठाउन पर्ने पेश्की रकमः

(१९) साविकका शेयरधनीहरूले हकप्रद शेयर खरिदका लागि दरखास्त निर्द्ध बाँकी रहन गएका शेयरहरूको बिक्री गर्ने सम्बन्धी व्यवस्था

हकप्रद शेयर निष्काशन प्रयोजनको लागि कम्पनीले हकप्रद शेयर निष्काशन पूर्व सार्वजनिक सूचना मार्फत् जानकारी गराएको मिति २०८१/०७/०९ भन्दा अघिल्लो दिनसम्ममा शेयर खरिद गरी कायम भएका साविक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको साधारण शेयरको एक शेयर बराबर ०.८८४५१६८ किता शेयर (१ ে এলে ১ খুপুছল) को अनुपातमा प्रति शेयर रु. १००/ – का दरले हुन आउने एकमुष्ट रकम भुक्तानी गरी आवेदन दिन सक्नेछन्।

साविकका शेयरधनीहरुले हकप्रद शेयर खरिदका लागि दरखास्त निर्देश बाँकी रहन गएका शेयरको सम्बन्धमा "धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४"। मा भएको व्यवस्था अनुसार सञ्चालक समितिले अत्यन्त पारदर्शी तरिका (जस्तै: शिलबन्दी बोलपत्रद्वारा लिलाम बढाबढ) बाट बिक्री गरिनेछ । यसरी बिक्री गर्दा खरिद - बैंक तथा बित्तीय संस्थाको निक्षेपको व्याजदर घट्नाले व्याज आम्दानीमा संकुचन आउन सक्ने जोखिम । गर्न चाहने लगानीकर्ता सबैलाई समान अवसर प्रदान गरिनेछ । (९२) हकपड लेवर भए सो को अनुपात भन्दा बढ़ी लेवर खरिड गर्न पाउने/तपाउने सम्बन्धी व्यवस्था: 

	वासलात	T		रकम रु. हजाः
<b>6</b> —		वास्तरि	वेक	
विवरण	आ.व २०७६/७७	आ.व २०७७/७८	आ.व २०७८/७५	आ.व २०७५/८०
अदृश्य सम्पत्ती तथा ख्याती	२२	२४१	99%	932
यन्त्र उपकरण तथा औजार	२६३,०६८	२६४,३६८	રફ૧,૪૧૪	४६१,४०:
लगानी सम्पत्ती				
स्थगन कर	_	-	२६,५७६	१२०,५४५
सहायक कम्पनीमा लगानी	_	-		
सम्बद्ध कम्पनीमा लगानी	_	-	_	
लगानी	प्र४.59४.९३०	६६,१६३,९५७	७६,३६४,९५३	<u> </u>
भूण	१३,४१६,७६९	१४,५७८,५२७	१८,२८३,३७२	२१,ं≤≤२,ं१६
गुनर्बीमा सम्पत्ती			-, -, -, -	.,, ,,
वानु कर सम्पत्ती (खुद)	२२९,२६४	-	१४४,२६३	
गउनुपर्ने प्रिमियम	90,840	⊊ <u>≂</u> , <u>≂</u> ७७	२९,590	२२,३४
भन्य सम्पत्ती	95,900	9,805,909	३०,३१९	99,3%
गन्य वित्तीय सम्पत्ती	9,509,958	વે.૧૧૨,૧૧૬	2,382,398	२,९६८,०७
गद तथा नगद समान	२,८३९,७७३	३,२९१,९३९	१.९७८.४२७	ર,૪૪૬,૪૬
ृल सम्पत्ती	७३,३१०,३४१	८७,७६०,८९४	<b>୧</b> ९,४६१,७४४	998,839,00
विवटी <u> </u>	7		-, .,	
ोयर पूँजी	२,०१०,०००	२,२११,०००	२,६४३,२००	२,६४३,२०
ोयर प्रिमियम	, £9,9 <u>X</u> 2	, £9,9±2	<b>\$9,9</b> x2	÷9.9×
ञ्चित नाफा	33 <b>९</b> ,3७२	૪૧૭,૧३૪	४९४ ७६७	प्र६१.४९
हाविपत्ती जगेडा	9,00€,8€€	9,432,289	9,७३८,८८४	2,388,37
ान्य इक्विटि	938,952	997,934	309,303	34.6,0
हुल इक्विटि	३,६२६,१७२	४,४१३,६६८	४,२४९,३७७	પ્ર, ૧ હેર્ફ, ३३
ायित्व <u> </u>	7		-,-,-,-	-,-,,-
यवस्था	१९,८६४	१९,६६२	२८,०३८	38,03
वुन विमा करार दायित्व	६७,४६३,३४७	८०,७८९,६०७	९२,४२२,११०	१०६,३४०,२९
थगन कर दायित्व	૧ે ૧૩ ૪, ૭૨૪	393,963	-	- , , , , ,
तर्नुपर्ने प्रिमियम	१६,७९३	3,429	૭.૬૭୧	२९,४९
गार्ने कर दायित्व		१८९,४०३	, -	992,50
रण तथा सापटी	_		-	11.45
गन्य दायित्व	१,६६४,४६९	१,६४५,९०७	३९२,५६६	५९६,२६
ग्न्य वित्तीय दायित्व	३८३,९७१	*351,911	૧,૨૬૧,૭૭૪	9,389,3
्ल दायित्व	६९.६८४.१६९	<u> </u>	<b>९४,२</b> १२,३६६	905,848,81
ुल दायित्व तथा इक्विटि	98,095,50	50,050,598	99,889,688	998,839,00
	नाफा नोक्सान हिस			रकम रु. हज
- Commercial Control of Control o		बास्ती	वेक	(4.4 (1.44)
विवर्ण	आ.व २०७६/७७	आ.व २०७७/७८	आ.व २०७८/७५	आ.व २०७५/८०
हुन प्रिमियम आय	9४,९४9,३≤४	૧૭,૧૬૧,૨૧⊏	१८,२३४,७४६	৭७,४७०,०१
विमयम् हस्तान्तरण	54,338	९४,६२३	९०,०२६	50,99
द् प्रिमियम थाय	१४,८६६,०४१	१७,०६६,४९४	१८,१४४,७२०	१७,३८९,१९
गन्य आय	, इन, ४२३	ં ૧૪,૦૬૬	99,5₹७	9 1,9
ान्य प्रत्यक्ष आय	२२६,९०६	२४८,३२०	२६८,६८४	२७०,४
विमित्तलाई प्रदान गरिएको ऋणमा प्राप्त ब्याज	१,४३८,८६०	৭,৭৬४,০३३	9,६७८,८9२	२,३६४,ं⊏९
गानी तथा ऋणबाट प्राप्त आम्दानी	४,६३४,६६७	६,६४५,५४२	६,९४१,३८३	5,788,87
<u>त्रेयर भ्यानु परिवर्तन्बाट खुद प्राप्ति/(नोक्सान)</u>		-		
[द आर्जित आय (नोक्सान)	-	-	-	
न्य आय	-	-	१४,८१९	9.9
वुल आय	२१,१९८,९०७	₹₹,785,778	२७,०७१,२४४	₹5,308,7
व्ल दावि तथा सुविधा भक्तानी	3,962,934	ઉ,૪૭૪,३४٩	९,१२३,४६५	5,954,40
मुख पाप रापा सुपया मुरागरा पनवीमामा दावी हस्तान्तरण	(29 4-4)	(9319X-2)	49 - 53	26.30

(₹**9.**¼≤¼)

१३,०५४,२९०

**१६,७९४,८३९** 

9,448,508

985,358

२८०,८२८

<u>-90,२५४</u>

१,५८७,७२६

**८६७,९०२** 

७१९,८२४

93,749

3,685

१२,५९४,३७६

₹9,**६**५७,९७<del>८</del>

9,६९२,६६२

959,३९९

३६३,९१९

१३,८४१

१३,६०९

£80,535

२४,५७१,२४६

2,899,995

9,859,544

9,090,9३३

प्र९,⊏६३

(**१३७,४**८२)

9२,८६७,२<u>५</u>८

२०,२०४,१२७

१.६⊏५.७४६

990,890

388,023

<u>9४,5</u>12

६६३,०७०

२३,०८८,२२१

2,050,333

9,394,799

७४५,१२२ ।

94,989

२७६,१५०

**३३,८८२,३८२** 

90,020,088

(**८३,७४४**)

9७,३२२,२२०

२७,२६५,५७०

<u> १,९१७,१२६</u>

१५०,४०६

३९४,६१४

४९०,४७६

३०,१४९,४८२

३,७२२,८००

२.६३४.१०८

२१,३९०

१३,५३६,९०४

१६,३८२

३१७,५७२

१४,४४१,३७३

३८,११०,४५७

99,9६२,४६४

१९,४४९,३७७

३०,४१२,८७८

२,०९२,६५२

१६७,४३⊏

४३४,०७५

२०,३७१

४५१,५२३

३३,६७८,९३८

४,४३१,५१९

३,०५५,⊏१४

(९९,०६३)

४,९१२

१३,८२०,२४१

२२,७७९,३६५

9.838.308

२६,३७७

कुल दावि तथा सुविधा भुक्तानी पुनर्वीमामा दावी हस्तान्तरण

पुनर्वीमामा हस्तान्तरण हुने करार दायित्वमा परिवर्तन

करार दायित्वमा परिवर्तन

खुद बीमा सुविधा तथा दावी

हास कट्टि तथा अमोर्टाइजेशन खर्च

सर्भिस खर्च

अन्य प्रत्यक्ष खर्च

कर्मचारी सुविधा खर्च

अन्य सञ्चालन खर्च

वित्तीय लागत

कमिशन आय

खद आय (नोक्सान)

खुद आर्जित आय (नोक्सान)

कुल दावि तथा सुविधा भुक्तानी

पुनर्वीमामा हस्तान्तरण हुने करार दायित्वमा परिवर्तन

पनवीमामा दावी हस्तान्तरण

करार दायित्वमा परिवर्तन

खुद विमा सुविधा तथा दावि

हास कट्टि तथा अमोर्टाइजेशन खर्च

इमपेयरमेन्ट नोक्सान (रिभर्सल)

लगानी आय

अन्य आय

कमिशन खर्च

कर्मचारी सुविधा खर्च

सर्भिस खर्च

अन्य खर्च

कुल खर्च

कर खर्च

वित्तीय लागत

कर अधिको नाफा

कर अधिको नाफा

सम्बन्धित वर्षको नाफा

	प्रक्षेपित वास	<b>ला</b> त		रकम रु. हजारमा
	(अपरिष्कृत)		प्रक्षेपित वासलात	, , . , . , , , ,
विवरण	आ.व २०८०/८१	आ.ब. २०८९/८२	आ.ब. २०८२/८३	आ.ब. २०८३/८४
अदृश्य सम्पत्ती तथा ख्याती	905	95	59	59
यन्त्र उपकरण तथा औजार	४४८.९७६	४२७,४९६	४०७,२३४	३८७,८४२
नगानी सम्पत्ती			<i>'</i> -	, -
स्थगन कर	१२३,४८४	१२३,४८४	१२३,४८४	१२३,४८४
सहायक कम्पनीमा लगानी	, , , , , , , , , , , , , , , , , , ,	, -	, -	, -
सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-
लगानी	१००,०४९,७२९	११८,०५८,६८०	१३४.७६७.४८२	१४६,१३२,६०४
ऋण	२२,२१३,६७८	28,83X,08X	₹ <u>,</u> <u>5</u> ७ <u>८, ४</u> ४ ०	२९,५६६,४०५
पुनर्वीमा सम्पत्ती	- 1			
चान् कर सम्पत्ती (खुद)	२४१९२८।६६३	-	-1	-
पाउनुपर्ने प्रिमियम	२२,६२८	२७,१५४	३२,४८४	३९,१०२
अन्य सम्पत्ती	5,513	90,938	93,359	95,088
अन्य वित्तीय सम्पत्ती	3,208,20€	३,३६४,४९२	રૂ, પ્રરૂપે, હેવે દ	३.७०९.३५२
नगद तथा नगद समान	9,87€,398	9,695,976	9,50,093	9, ९१२, ६७४
कुल सम्पत्ती	<u> </u>	985,986,800	985,884,438	999,559,859
इक्टिं	1 (3,543,555	(==,(==,===	13,3,5,2,2,2	11,333,431
शेयर पूँजी	२,६४३,२००	۷,000,000	۷,000,000	۷,000,000
शेयर प्रिमियम	\$9,942	Ž,555,555 ξή,9¼?	Ž,555,555 Ę9,9X?	¥9,9¥?
सञ्चित नाफा	X5\$,X95	\$ <b>९</b> ४,२८८	537,545	959,785
महाविपत्ती जगेडा	२,४९०,७५४	3,050,000	3,500,582	8,583,389
अन्य इक्विटि	३४०,७३४	340,034	340,034	340,034
कुल इक्विटि	६,२४२,३९०	९,१७६,८८२	90,00,0,450	99,038,858
दायित्व	4,101,410	1,104,551	19,923,250	11,544,554
व्यवस्था 	४१,७९२	४५,९७१	५०,५६८	४४,६२४
कुल विमा करार दायित्व	920,888,888	930,005,988	946.256,489	966.553.575
स्थगन कर दायित्व	1/3,000,000	140,005,140	12 9, 11 9, 2 9	103,154,141
तिर्नुपर्ने प्रिमियम	₹४,5?३	३९,४०६	४३,३४६	४७,६८१
चालु कर दायित्व	72,373	73,007		
ऋण तथा सापटी	-	-	-	-
अन्य दायित्व	५०६,१७१	४४६,७८८	६१२,४६७	६७३,७१४
अन्य वित्तीय दायित्व	४४७,६४७	XX9,955	६४९,०२६	७९०,८३१
कुल दायित्व	939,880,350	935, 949, 496	945,492,485	950,51,907
कुल दायित्व तथा इक्विटि	૧૨૭,૭૩૨,૭૭૭	985,986,800	985,884,434	989,550,458
	प्रक्षेपित नाफा नोक		13,3,3,3,3	रकम रु. हजारमा
£	(अपरिष्कृत)	प्रक्षे	पित नाफा नोक्सान हिसाब	
विवरण	आ.व २०८०/८१	आ.व २०८९/८२	आ.व २०८२/८३	आ.व २०८३/८४
कुल प्रिमियम आय	१८,१०७,४६३	२०,१४४,१२४	२२,४३४,३४३	२४,९७१,३०४
प्रिमियम हस्तान्तरण	((, (, (, (, (, (, (, (, (, (, (, (, (,	(900, ९३७)	(909, 293)	(११८,३३९)
बुद प्रिमियम आय	95,000,028	२०,०५४,१८७	२२,३२४,१३०	२४,⊏५२,९६५
•	[3,000,07]	/-/	/ // / // / / / -	1-1-4/1744
अन्य आय				

૧,૧≂૭

११,६५०,४४८

२९,९६८,७९४

90,599,089

१४,११६,४४५

२५,००२,२२२

૧,३९४,૧७૧

१३४,४७⊏

३५८,७४०

५३,७९५

३७३,१६०

२३,९१९

**₹%,**₽%,₩₽

२,६२७,२०९

२,३७८,०१०

२४०,१३०

(X, S (92)

r. u .			/14-21-1-	17.7	111-7	1			
आयकर व्यवस्था					.७,६९२	१,३७४,७०४	9,853,588		
स्थगन कर (आय)/खर्च			-		-	-	-		
सम्बन्धित वर्षको नाफा			२४९,१९९	.९ १,०≂७,६९२		१,३७४,७०४	१,४८३,८९९		
सञ्चालन अवधीको तथा	अवामी बीच वर्षव	हो मध्येपित मित्र श्रेय	ज्ञास्त्राची पविशेष	ਹੁਤ ਫੇਰਕਾਂ					
सञ्चालन जपवाका सवा	जानामा साथ यवाय		र् आस्कृत्या, प्राप्त श						
विवरण		वास्तविक (रु.मा)		अपरिष्कृत		प्रक्षेपित (रु.मा)			
	<b>आ.ब. ०७७/०७</b> ट	आ.ब. ०७८/०७५	आ.ब. ०७५/०८०	आ.ब. २०८०/८९	आ.ब. ०८०/०८१	आ.ब. ०८१/०८२	आ.ब. ०ट२/०ट३		
शेयर पूँजी	२,२११,०००,०००	२,६५३,२००,०००	२,६५३,२००,०००	२,६५३,२००,०००	४,०००,०००,०००	४,०००,०००,०००	४,०००,०००,०००		
शेयर पूँजी बापत अग्रिम भुक्तानी	-	-	-	-	-	-	-		
शेयर प्रिमियम	६१,१४१,⊏०१	६१,१४१,⊏०१	६१,१४१,८०१	६१,१४१,८०१	६१,१४१,८०१	६१,१४१,८०१	६१,१४१,८०१		
बीमा कोष	७९,६६२,५५१,०४४	९२,१७८,७५५,४९५	१०४,९४७,९६३,४०४	१२०,४४४,९४३,⊏२४	१३७,७७८,१६४,१२९	१५७,२२७,५४०,८८४	१७९,२८३,२४१,७२९		
महाविपत्ति जगेडा	४१७,१३४,४४७	४९४,७६७,४९७	प्र६१,५९८,४४९	४८६,४१८,३४०	६९४,२⊏७,४६७	<b>537,5</b> \$5,0 <b>\$</b> 9	९८१,२४७,९४९		
सञ्चित मुनाफा तथा जगेडाकोष	9,४३२,२४४,३७३	१,९१०,४४२,४४०	२,३४४,३२७,४१७	२,४९०,७⊏४,४३४	३,०६९,७०७,४८८	३,८०७,८४१,९१८	४,६४३,३५०,९२६		
अन्य इक्विटि	१९२,१३४,२६७	३०१,३७३,४९०	३४६,०६०,६३१	३४०,७३४,३८७	३५०,७३५,३८७	३५०,७३४,३८७	३४०,७३४,३८७		
कुल नेटवर्थ	¥,२२ <b>१,</b> ५३२,६२१	४,११९,६७१,७३८	४,६२०,२७७,७६७	<b>ሂ,</b> ኆ९१,६ሂ४,६ <b>ኆ</b> ६	८,८२६,१४६,८५६	९,७०१,८४१,७७८	१०,६८४,७५०,६७६		
शेयर संख्या	२२,११०,०००	२६,४३२,०००	२६,४३२,०००	२६,४३२,०००	५०,०००,०००	χο,οοο,οοο	५०,०००,०००		
प्रति शेयर नेटवर्ध (रु.)	१९०।९३	१९२।९६	२११।⊏३	२२२।०६	१७६।४२	96,810,8	२१३।७२		
प्रति शेयर आम्दानी	३३।७०	३८।०७	२८।४०	९।३९	२१।७५	२७1४१	२९।६८		
नेटवर्धमा औषत									

नेष्काशन पुर्वको प्रति शेयर आम्दानी कायम राख्न बृद्धि हुने नेटवर्धमा आवश्यक न्युनतम प्रतिफलः १७.८२%। १४) संगठित संस्थाले गर्ने भएको काममा निहित संभावित जोखिमहरू

- क) वित्तीय साधनको अभावबाट हुने जोखिमः निक्षेपको व्याजदरमा आउने परिवर्तनबाट हुने सक्ने जोखिम रहेको । २. पूँजी बजारमा आउन सक्ने उतारचढाब को जोखिम रहेको । आगामी दिनमा हुनसक्ने आर्थिक मन्दीले वित्तीय साधनको अभावका कारण व्यवसायको आयमा असर पर्ने जोखिम रहेको । (**ख) कच्चा पदार्थको अभावबाट हुने जोखिम**ः यस कम्पनीले जीवन बीमा व्यवसाय गर्ने भएकाले कच्चा पदार्थको किसिम र उपलब्धता आवश्यक नभएको ।
- उत्पादन वा सेवाको बजारको स्थिति र यसमा आउने परिवर्तनबाट हुने जोखिमः विद्यमान आर्थिक मिन्दिले निरन्तरता पाएमा उत्पादन तथा सेवा बजारमा प्रतिकुल प्रभाव पर्न जाने, रोजगारी तथा आम्दानीमा कमि हुन सक्ने हुनाले सर्वसाधारणको जीवन बीमा पोलिसि खरीद क्षमतामा हास आउन सक्ने तथा पोलिसिको सरेन्डरको दरमा बृद्धि हुन सक्ने ।
- २. पूर्नविमा कम्पनीको नेपालको बीमा बजार प्रतिको विश्लेषणमा हुने जोखिम नयाँ लघु बीमा कम्पनीहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट उत्पन्न हुने सक्ने जोखिम।
- आयोजना सम्पन्न हुन ढिलाई हुने सम्भावना र त्यसबाट हुने मूल्य अभिवृद्धि (Cost Over run) को जोखिमः लागु नहुने विदेशी विनिमयको जोखिमः विदेशी विनिमयको जोखिम नरहेको

- (छ) क्षेत्रीयकरण र विश्वव्यापीकरण (Globalization) का कारणबाट उत्पन्न हुन सक्ते जोखिमः अर्न्तराष्ट्रिय बजारमा हुने आर्थिक मन्दीबाट बित्तीय क्षेत्रमा पर्न सक्ने असरबाट हन सक्ने आर्थिक जोखिमहरु । (ज) सरकारी नीति तथा नियमहरूमा हने परिवर्तन तथा विश्वव्यापी रूपमा हने नीतिगत परिवर्तनबाट उत्पन्न हने जोखिमः नेपाल बीमा प्राधिकरण एवम् अन्य नियामक निकायहरूले समय समयमा जारी गर्ने निर्देशन वा नियमहरूले समग्र जीवन बीमा क्षेत्र एवम् यस कम्पनीलाई समेत असर पर्न जाने हुन्छ । हामीले प्रचलित ऐन, नियम एवं निर्देशनको परिपालनालाई उच्च प्राथमिकतामा राख्ने गरेकाले यस्ता नीति तथा नियमहरूको परिवर्तनबाट ठूलो नकारात्मक असर नपर्ने अपेक्षा गरेका छौं।
- (भर) **सञ्चालन अनुभवको अभाव**ः यस कम्पनीले मिति २०५८/०४/२३ गतेदेखि विधिबत् रूपमा आफ्नो व्यवसायिक कार्य सञ्चालन गरी हाल स्थापनाको २३ वर्ष पुरा गरेकोछ । **प्रविधीको परिवर्तनबाट हुने सक्ने जोखिम**ः जीवन बीमा एक दीर्घकालीन व्यवसाय हो जसमा प्रविधिले कम्पनीलाई आफ्नो व्यवसाय प्रभावकारी र पूर्ण रुपमा सञ्चालन गर्न महत गर्दछ । प्रविधिमा भएको कुनै पनि परिवर्तनले कम्पनीलाई पहिलेभन्दा राम्रो प्रदर्शन गर्न महत गर्छ । जोखिम हनुको सट्टा, प्रविधिमा परिवर्तनले लागतमा बुद्धि ल्याए पनि कम्पनीको कार्यसम्पादनलाई सधै बढावा दिन्छ ।
- (**ट**) **अत्य**ः निम्न उल्लेखित जोखिमहरुको प्रभावकारी व्यवस्थापन गर्न नसकेको अवस्थामा कम्पनीको जोखिम बहन गर्ने क्षमता एवं व्यावसायीक, आर्थिक एवं सञ्चालन नतिजामा असर पर्न जानेछ
- े देशको राजनीतिक अस्थिरताबाट सञ्चालन तथा वित्तीय अवस्थामा पर्ने जोखिम । - कम्पनीमा फर्जी विवरण पेश गरी बीमा दाबीको कारणले आम्दानी संकचन हुने जोखिम ।

· जोखिम र प्रतिफल बिच सन्तलन ।

(२०) हकप्रद शेयर जारी गर्नुको उद्देश्यः

prospectus बाट डाउनलोड गरी पढ्न सकिनेछ।

कार्यालय सामग्री

अन्य सम्पत्तिहरू

- पुँजी बजारमा आउने गिरावटको कारण कम्पनीको लगानीको मृत्यमा हास आउन सक्ने जोखिम ।
- सरकारी सुरक्षणपत्रहरुको व्याजदरमा आउने परिवर्तनबाट कम्पनीको आम्दानी संकुचन हुन सक्ने जोखिम । - कार्य सञ्चालन जोखिम (Operational Risk) बाट हनसबने हानी नोक्सानी । - प्राकृतिक प्रकोप (जस्तै: भकम्प, बाढी/पहिरो आदी) को कारणबाट व्यवसायमा आउने प्रभाव तथा बीमा दाबीमा बद्धी हुने जोखिम ।

**उपरोक्तानुसारको जोखिमहरूलाई न्युनीकरण वा व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्थापनको योजनाः** यस संस्थाले शुरुवातदेखि नै जोखिम व्यवस्थापनको क्षेत्रमा गर्दै आइरहेको उत्कृष्ट प्रदर्शन, अनुभवी तथा दक्ष जनशक्ति, गुणस्तरीय लगानीको पोर्टफोलियो, जोखिम निगरानी एवं नियन्त्रण विधिको अवलम्बन तथा कुशल एवं तत्परताका साथ जोखिम व्यवस्थापन गर्ने नीति अवलम्बन गर्ने गरेका कारण सञ्चालन एवं वित्तीय अवस्थामा उपरोक्त जोखिमहरुबाट उल्लेख्य असर पर्न जाने देखिदैन । कम्पनीले पहिचान गरेका सम्भाव्य जोखिमहरु व्यवस्थापन तथा न्युनिकरण गर्न विभिन्न जोखिम तथा स्-शासन समितिहरुमा आवश्यकता अनुसार छलफल गर्दै आवश्यक न्युनिकरणका उपायहरु अवलम्बन गर्दै आएको । जोखिम न्यनीकरण तथा व्यवस्थापनका लागि कम्पनीले अवलम्बन गरेका अभ्यासहरु निम्न लिखित छन्:

🔻 अख्तियारप्राप्त समिति तथा व्यक्तिहरुको स्वीकृति पश्चातुमात्र जोखिम ग्रहण गरिने तथा सोको व्यवस्थापनका लागि उचित संरचना तथा साधनहरुको उपलब्ध गरिदै आएको । - आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाई लेखापरीक्षकले औल्याएका कैफियतहरु सुधार गर्दै लैजाने गरेको छ ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको संस्थागत सुशासन तथा अन्य निर्देशिकाहरु पालना गर्दै आईरहेको र परेको चुनौतीहरुलाई लहुदै व्यवसायीक पारदर्शिता एवम् दक्षता अभिबृद्धि अनुशासित र संयमित जोखिम वहन ।

विमालेख अन्तर्गत जोखिम न्यूनिकरणका लागि कम्पनीले बीमालेख अन्तर्गत धारण गरेको जोखिमको आवश्यकता अनुसार पुनर्बीमा गर्ने गरिएको, नियमक निकायको स्विकृती बमोजिम बीमाडी नियक्त गरी हरेक वर्ष दायित्वको लेखाजोखा गराउने कार्य गर्ने गरिएको छ। कम्पनीले हाल नेपाल रि-इन्स्योरेन्स कम्पनी तथा हिमालयन रि-इन्स्योरेन्स कम्पनीसँग पनर्बीमा गरिरहेको छ । कम्पनीले रू. ६४८,५७५ बीमा शल्क भक्तान गरी रु. ९२,४०६,८२१) बरावरको सम्पत्तिको बीमा गरेको छ। जसको विवरण निम्न अनसार रहेको छ। सम्पत्तिको विवरण बीमालेख समाप्ति मिति बीमा गरिएको रकम बीमा शुल्क भूक्तानी गरिएको रकम बीमालेख शरु मिति २०२३।०९।२२ कम्प्युटर र इ.डि.पि. ११,९६७,९८२ 997.784167 फर्निचर तथा फिक्सरहरु १५.६७६.५१४

६,६०२,९४७

<u>१,५५५,५५५</u>

30,838,X99

सवारी साधनहरु ४३६,३२९ २०२४।०९।०३ २०२५।०१।०२ ५६,३००,४९० 97.806.579 ६४८,५७५ त्यसै गरी जोखीमलाई न्युनिकरण गर्न २०८१ आषाढ मसान्तसम्म कुल रू. ३०,४३४,४११) बीमा शुल्क भूक्तान गरी रू. २७४,९४२,४३०,४९७ बीमाङ्ग बराबरको पुनर्बीमा गरेको छ। जसको विवरण देहाय बमोजिम रहेकोछ । सम्भौता पुनर्वीमा शुल्क पुनर्वीमा कम्पनी वीमा<del>इ</del> रकम जीवन बीमा ह्यानओभर रि २४.७८८.६८२.५०० 98,902,088 जीवन बीमा ६,५८९,४९३,८५३ ८९०,६१४ हिमालय रि. जीवन बीमा ४३,८७४,७९४,४०० 92,489,582

२७,४३४,४११ ७५,२५३,८९१,८५३ हिमालय रि. महाविपती २००.६८८.६३८.७४४ २९००,००० **२७**४,९४२,<u>४</u>३०,<u>४</u>९७ **३०,४३४,**५११ बीमा योजनाको प्रकारको आधारमाः पुनर्वीमा शुल्क बीमा योजनाको प्रकार बीमाङ्ग रकम ४,०७८,४९६ सावधिक बीमा 90,433,089,000 २४,९८९,३८०,००० 99,600,863 सावधिक (धन फिर्ज़ा) बीमा सावधिक (परिमार्जित) बीमा २४,७६८,६११,००० ७,०८५,०९० <u>आजिवन बीमा</u> **93.355.5X3** 94,422 म्यादि बीमा ११३,९२५,००० ३६.७२४ सावधिक एकल बीमा ३४९,⊏५०,००० २०६.६८२ लघ् बीमा 92,804,600,000 8.938.X08 महाविपत्ती २,९००,००० २००,६८८,६३८,७४४

जम्मा सम्भौताको विवरणः - सन् २०१८/०७/१६ सम्म बीमा भएका बीमालेखहरुको शत प्रतिशत पुनर्बीमा ह्यानओभर रि संग गर्ने सम्भौता गरिएकोछ । - सन् २०१८/०७/१७ देखि २०२२/०७/१६ सम्म पहिला बीमा भएका बीमालेखहरु शत प्रतिशत पुनर्बीमा हिमालय रि. संग गर्ने सम्भौता गरिएको छ ।

- सन् २०२२/०७/१७ देखि बीमा भएका बीमालेखहरुबाट १०% नेपाल रि. सँग र ९०% हिमालय रि. सँग गर्ने सम्भौता गरिएको छ । **धितोपत्र मुख्य परिवर्तन सम्बन्धी जोखिम**ः साविक शेयरधनीको लागि प्रति शेयर रु. १००/- कायम गरिएको मूल्यले सूचीकरण पश्चात् नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा हुने कारोबारको मूल्य नजनाउने भएकोले शेयर मूल्यमा हुनसक्ने परिवर्तनको जोखिम रहेको छ । तर हाल यस कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको मुल्यको प्रवृत्तिलाई हेर्दा यस्तो जोखिम ज्यादै न्युन रहेको ।

20x 6x5 x30 x60

## (१५) धितोपत्र खरिद गर्न चाहने आवेदकले पालना गर्नुपर्ने मुख्य कुराहरु 9) हकप्रद शेयर खरिद गर्नका लागि हकप्रद शेयरको निष्काशन पूर्व कम्पनीले सार्वजनिक सूचनामार्फत् जानकारी गराएको मिति २०८९/०७/०९ भन्दा अघिल्लो दिनसम्ममा शेयर खरिद गरी कायम भएका साविक शेयरधनीहरुले १:०.८८४५१६८ को अनुपातमा (विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता साधारण शेयर) शेयर खरिदका लागि

- 983,488 ) हकप्रद शेयर खरिद गर्नका लागि "धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३" अनुरुप आस्वा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाबाट वा सिडीएस एण्ड 357,575 क्लियरिङ्ग लिमिटेडले विकास गरेको हितग्राही खाताको अनलाइन प्रणाली **"मेरो शेयर"** बाट आवेदन दिन सिकनेछ । सो देखि बाहेक आवेदन गर्न चाहनेहरुले आफ्नो नाममा दर्ता ४४,१९३ रहेको शेयर संख्या, शेयरधनी नम्बर तथा आफूले लिन चाहेको हकप्रद शेयर संख्या समेत उल्लेख गरी कम्पनीद्वारा तोकिएको ढाँचाको आवेदन फाराम भरी दरखास्त दिनु पर्नेछ,। १२,०८१ आवेदन फाराम अंग्रेजी तथा नेपाली दुवै भाषामा पूर्ण रुपले भर्नु पर्नेछ, । ७३३,४५२
- ४) हकप्रद शेयरका लागि आवेदन दिँदा ऑफूले लिन चाहेको शेयर संख्या वापत प्रति शेयर रु.१००/– का दरले हुने एकमुष्ट रकम तोकिएको संकलन केन्द्रहरु वा निष्काशन बैंकको २३,९१९ २५,५६५,७११ खातामा जम्मा गरी सो को सक्कल भीचर साथै राखी आवेदन दिन पर्नेछ। २,७३८,४१२ ५) संयुक्त नाममा रहेका साविक शेयरधनीहरुले आवेदन दिंदा संयुक्त रुपमा नै हकप्रद शेयर खरिदका लागि दरखास्त दिनुपर्नेछ । 9,954,063 ६) हकप्रद शेयर बॉडफॉड गर्दा जुन समूहको शेयरधनी हो, सो शेयरधनीलाई सोही समूहको शेयरको अनुपातमा बॉडफॉड गरिनेछ ।
  - ७) तोकिएको समयभित्र हकप्रद शेयर खरिदका लागि आवेदन पेश नगर्ने तथा दरखास्त साथ शेयर बापतको रकम दाखिला नगर्ने साविक शेयरधनीहरुले पछि हकप्रद शेयरको लागि कुनै किसिमको दावी गर्न पाउने छैन। इकप्रद शेयर सम्बन्धी कुनै विवाद भएमा वा परेमा कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अन्तिम हुनेछ ।
  - ९) यस विवरण मार्फत् निष्काशन गरिने हकप्रद साधारण शेयर प्राप्त गर्ने डिम्याट खाता (DMAT Account/BOID No.) भएका आवेदकहरुलाई निजहरुको डिम्याट खातामा सोभौ उपलब्ध गराउने व्यवस्था गरिने हुँदा निजहरुले शेयर खरिदका लागि आवेदन दिँदा आफ्नो डिम्याट खाता (DMAT Account/BOID No.) समेत आवेदन फाराममा स्पष्ट रूपमा उब्लेख गर्नु पर्नेछ । साथै कुनै पनि शेयरधनीको भौतिक तथा अभौतिक (डिम्याट) रुपमा शेयर कायम रहेको शेयर अनुसार हकप्रद शेयर भर्दा त्यस्ता शेयरधनीको शेयर भौतिक तथा अभौतिक (डिम्याट) जुन रुपमा कायम रहेको भएता पनि एउटै मात्र आवेदन फाराम भरी दरखास्त दिनु पर्नेछ । १०) रु.५०,०००/-भन्दा बढीको आवेदन दिनेले स्थायी लेखा नम्बर अनिबार्य खुलाउनुपर्ने छ ।

आर्थिक वर्ष	अधिकतम शेयर मृत्य (रू.)	न्युनतम शेयर मृत्य (रू.)	अन्तिम बजार मृत्य (रू.)	शेयर कारोबार संख्या
050/059	9,533	9,२३९७	9,835	૭૬૬,७७९
09€/0 <del>5</del> 0	9,500	9.95३	9.xxx	२,४१६,५००
०७ <u>८</u> / ०७९	2,888	9,05%	9,891	ર્વ,૧૪,૨૨૧
महिना	अधिकतम शेयर मूल्य (रु)	न्युनतम शेयर मूल्य (रु)	अन्तिम बजार मूल्य (रु)	शेयर कारोबार संख्या
२०८१ श्रावण	२,१०१	9,835	२.०६५	४९४.७८८
२०८१ भाद्र	२.४७५	ર.૦૦૧	२.०१९	532,009
२०८१ आश्विन	2,755	૧.ે९૬પ્ર	7.99%.9	२११,३२३

(१७) शेयर बॉडफॉट सम्बन्धी व्यवस्था यस कम्पनीले आफ्ना साविक शेयरधनीहरुमा हकप्रद आधारमा खरिद आह्वान गरेको शेयर बिक्री बन्द भए पश्चात **"धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४"** ले निर्धारित गरेको समय भित्र प्राप्त आवेदनको बाँडफाँड गरी सोको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिने छ ।

(१८) शेयर सूचीकरण गराउने सम्बन्धी व्यवस्थाः यस विवरणमार्फत् निष्काशन गरिने हकप्रद शेयर "धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४" को दफा ६ मा उल्लेख भए अनुसार नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशनको लागि स्वीकृत भएको ७ (सात) कार्य दिन भित्र धितोपत्र सूचीकरण तथा अभौतिकीकरणका लागि नेपाल स्टक एक्सचेन्ज लि. तथा सिडिएस एण्ड

बिलयरिङ लि मा निवेदन दिडनेछ । (१५) आफ्नो हक अन्य व्यक्तिलाई हस्तान्तरण गर्ने गरी मनोनयन गरेको अवस्थामा पालना गर्नुपर्ने कुराहरु यस कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा हकप्रद शेयर खरिद गर्ने हक अन्य कुनै व्यक्तिलाई हस्तान्तरण गर्ने सम्बन्धी व्यवस्था नरहेकाले यस कम्पनीको हकप्रद शेयर निष्काशनमा हक हस्तान्तरण मार्फत आवेदन दिन सकिने छैन ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट जीवन बीमकहरुको न्यूनतम चुक्ता पूँजी ५ अर्ब कायम गर्नपर्ने भन्ने निर्देशिका जारी भएकोले सो ब्यवस्थाको पालना गर्नको लागि हकप्रद शेयर निष्काशन गरिएको । यस बाहेक हकपुद शेयरबाट प्राप्त रकम कम्पनीले तपसिल बमोजिमको क्षेत्रहरुमा परिचालन तथा उपयोग गर्ने निर्णय गरेको छ । ऋ.सं. लगानी शिर्षक रकम (रु.) नेपाल सरकार वा नेपाल राष्ट्र बैंक वचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्र । 900,000,000 नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त "क", "ख" र "ग" वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मृहती निक्षेप । 9,400,000,000 नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त "क", "ख" र "ग" वर्गको बैंक तथा वित्तीय संस्थाको ऋणपत्र । 31,0,000,000 ৭৩,७५৭ ४. नेपाल धितौपत्र बोर्डबाट इजाजत प्राप्त धितौपत्र विनिमय वजारमा सचिकत पब्लिक लिमिटेड कम्पनीको शेयर । रा६३% ६१,८००,००० १७,६४१,४०६ नागरिक लगानी कोष तथा म्युचअल फण्डका लगानी योजनाहरु । 98,000,000 कृषि, उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्यत, सौर्य उर्जा, नविकरणीय उर्जा परियोजना, केवलकार, सडक, शिक्षा 10,000,000 तिथा स्वास्थ्य लगायतका पर्वाधार क्षेत्र ३६४,२०८ ७ भिवन निर्माण २७०,०००,०००

**४२,८७७,३३०** ₹,38€,500,000 900% १२,४२६,४८३ हकप्रद शेयर जारी **गर्ने सम्बन्धमा विशेष साधारण सभाको निर्णयः** "सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम भएको चुक्ता पूँजी रू. २,६५,३२,००,०००/- (रू. दुई अर्ब पैसड्डी करोड बत्तिस लाख) को ८८.४५१६८% (प्रतिशत) ले हुने अर्थात १:०.८८४५१६८ को अनुपातले हुने रू. २,३४,६८,००,०००/- (रू. दुई अर्ब चौतिस करोड अठ्सड्डी लाख) बराबरको हकप्रद २२,०५५,७११ शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिका साथ पारित गरियो । (२१) हकप्रद शेयर विक्री खुला अविधः ₹*¥*,₹*0*₹,*¥* ₹₹

हकप्रद शेयरको लागि दरखास्त लिने कार्य कम्तिमा २१ (एक्काईस) दिनका लागि खुला राखिनेछ । सो समयावधि भित्र सम्पूर्ण हकप्रद शेयरको लागि आवेदन नपरेमा "धितोपत्र दर्ता तथा २,३०४,५७० १८६,३९७ निष्काशन नियमावली, २०७३ को नियम १८ बमोजिम नेपाल धितोपत्र बोर्डलाई अग्रिम जानकारी दिई निष्काशनकर्ता कम्पनीले सूचना प्रकाशन गरी बढीमा १५ (पन्ध) दिनका लागि ४७७,४८३ धितोपत्रको दरखास्त खुला राख्न सकिनेछ। १९,४०० (२२) हकप्रद शेयर खरीदका लागि दरखास्त पाइने, रकम जम्मा गर्ने र आवेदन बुभ्ठाउने स्थानहरूका साथै हकप्रद शेयर खरीदको लागि तयार गरिएको "हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु" प्राप्त गर्न वा हेर्न सक्ने स्थानहरु ४९६,६७६

क्र.सं. दरखास्त पाइने, रकम जम्मा गर्ने र आवेदन बुभगउने स्थानहरूः ₹**%,**८,५८,०५९ निपाल एसविआई मर्चेण्ट बैकिङ्ग लि., लेखनाथमार्ग, ठमेल, काठमाढौं । नाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपान) निमिटेड, स्टार मन, पुतनीसडक, काठमाडौँ तथा सम्पूर्ण शाखा कार्यानयहरु । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु । साथै "हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरण" निष्काशनकर्ता कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. को वेवसाइट https://www.licnepal.com.np वा धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लि. को वेवसाइट https://nsmbl.com.np वा नेपाल धितोपत्र बोर्डको वेभसाइट https://www.sebon.gov.np/

(२३) निष्काशन बैंक (Banker to the Issue): यस हकपूद शेयर निष्काशनको लागि देहायको बैँकलाई निष्काशन बैँकको रूपमा नियक्त गरिएको छ । निष्काशन बैंकको नाम, ठेगाना बैंक खाता नम्बर NSMBL-LIC-Right-2080-81 १७७३५२४०१००१६

यस कम्पनीलाई ईका नेपाल लिमिटेडले "[ICRANP-IR] A+ " (Pronounced ICRA NP Issuer Rating A plus) इस्युथर रेटिङ्ग २०८१/०७/१२ तदनुसार अक्टोबर २८, २०२४ मा प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्ने क्षमता पर्याप्त (adequate degree of safety regarding the timely servicing of financial obligations) रहेको जनाउँदछ । यो रेटिङ्ग प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ तर यसले कुनै खास प्रतिभुती औजारको साखलाई जनाउँदैन । ईका नेपाल लिमिटेडले [ICRANP-IR] AAA b]lv [ICRANP-IR] D सम्मको रेटिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड [ICRANP-IR] AAA ले बिलयो आधार जनाउँछ भने ICRANP-IR] D ले कमजोर आधार जनाउँछ । रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा - (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितीलाई जनाउँदछ । यसको अर्थ "[ICRANP -IR] A-" स्थिती ICRANP -IR] A" भन्दा एक चिन्ह तल रहन्छ । रेटिङ्ग प्राप्त मिति: २०८१/०७/१२ तदनुसार अक्टोबर २८, २०२४ रेटिङ्ग बहाल र हने मितिः २०८२/०७/११ सम्म तदनुसार अक्टोबर २७, २०२५

(२५) सञ्चालक तथा आधारभृत शेयरधनीले हकप्रद शेयर वापतको रकम जम्मा गरेको सम्बन्धमाः सञ्चालक तथा आधारभूत शेयरधनीहरुले हकप्रद शेयर बापत रु. १,७४,२२,८२,१००/- (अक्षरेपी एक अर्ब चौरत्तर करोड बाइस लाख बयासी हजार एक सय रुपैया मात्र) जम्मा गर्नुपर्नेमा उल्लेखित सम्पूर्ण रकम जम्मा भएको छ ।

हकप्रद शेयरको बिक्री खुला अविधः							
निष्काशन खुला मितिः	२०८१/०८/१२ गतेदेखि						
निष्काशन बन्द मितिः	२०८१/०५/०२ गते बैंकिङ्ग समयसम्म						
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक:							

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड Nepal SBI Merchant Banking Ltd.

लेखनाथमार्जा, ठमेल, काठमाडौँ, फोन नं. ०१-४५१२७४३, ४५४१७८० | वेवसाइट: https://nsmbl.com.np

## द्रखास्तवाला उपस्थित हुन नसकेमा मात्र।

कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित तथा बीमा ऐन, २०७९ बमोजिमको कामकारोवार गर्ने



व्यवस्था लागु हुने छैन ।



लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड Life Insurance Corporation (Nepal) Ltd. (A Joint Venture of Life Insurance Corporation of India)

विषयः मञ्जूरीनामा सम्बन्धमा ।

म∕हामी आफै उपस्थित हु	इन नसकेकोले मेरो/हाम्रो नाममा आवेदन गरेको	कित्ता शेयर प्रति शेयर रु.१००/- का दरले उ	ाम्मा रु
(अक्षरेपी		) मध्ये बाँडफाँडमा	कित्ता हकप्रद शेयर परेकोले बॉर्क
रु (अक्ष	<b>गरे</b> पी	) र सो को शेयर प्रमाण-पत्र श्री	हस्ते पठाई
दिनुहुन अनुरोध गर्दछु/गर्दछौ	। निजलाई भुक्तानी/शेयर प्रमाण-पत्र दिनु भएमा पछि कुनै	किसिमको बाधा विरोध गर्ने छैन/छैनौं । गरे यसै कागजले बदर गर्	रेदिनु भएमा मेरो/हाम्रो मञ्जुरी छ ।
भवदीय,			
निवेदकको दस्तखत	:	मञ्जुरीनामा पाउनेको दस्तखत :	
निवेदकको नाम र ठेगाना	:	मञ्जरीनामा पाउनेको नाम र ठेगाना :	
निवेदकको फोन/ मोबाइल	नं. :	मञ्जरीतामा पाउनेको फोन् / मोबादल नं :	